



# अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टंगाल, काठमाडौं

मिति: २०७५।१०।२० गते

## प्रेस विज्ञप्ति

### सरकारी आयोजनाहरूको ठेक्का व्यवस्थापनको अवस्था सम्बन्धमा छलफल एवं अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।

सार्वजनिक निर्माणमा देखिएका समस्या एवं बेथितिहरू हटाउँदै सुशासन कायम गर्न जरूरी देखिएकोले आयोगको मिति २०७५।६।११ को निर्णय अनुसार नेपाल सरकारद्वारा सञ्चालन भएका आयोजनाहरू मध्ये रुग्ण ठेक्काहरूको बारेमा पूर्वाधार विकाससँग सम्बन्धित सातवटा मन्त्रालय अन्तर्गतका विभाग, प्राधिकरण, कम्पनी गरी आठवटा निकायहरूले उपलब्ध गराएको रुग्ण ठेक्का सम्बन्धी विवरण अध्ययन एवं समग्र अवस्थाको विश्लेषण गरी सुझाव सहितको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय, खानेपानी मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइएकोमा उक्त प्रतिवेदनका सम्बन्धमा सम्बन्धित निकायहरूको धारणा तथा प्रतिवेदनमा औल्याइएका विषयहरूको कार्यान्वयनका लागि आगामी कार्ययोजनाका विषयमा आयोगका माननीय प्रमुख आयुक्त, माननीय आयुक्तहरू, सचिव र महाशाखा प्रमुखहरू तथा सम्बन्धित मन्त्रालयका सचिवहरू, विभागीय प्रमुखहरू र आयोजना प्रमुखहरू समेतको उपस्थितिमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो।

उक्त कार्यक्रमको प्रारम्भमा आयोगका माननीय प्रमुख आयुक्त नवीनकुमार घिमिरेले नेपाल सरकारद्वारा सञ्चालन भएका आयोजनाहरूमा निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था सम्बन्धमा आयोगद्वारा गरिएको अध्ययनले सरकारको निर्माण कार्यको भयावह अवस्था चित्रण गरेको, समग्रमा १८४८ आयोजनाहरूको निर्माण कार्य समयमा सम्पन्न नभई अलपत्र अवस्थामा रहेका, २३ अर्बभन्दा बढी सरकारी रकम मोबिलाइजेसन पेशकीका रूपमा ठेकेदारले प्रयोग गरिरहेका तर ती आयोजनाहरू सम्पन्न नभई अधिकांशको म्याद थप नै नभएको र कतिपयको पटक पटक म्याद थप भएर पनि कार्यसम्पन्न नभएकोले सरकारी स्रोतको अधिकतम उपयोग हुन नसकेको हुँदा यसतर्फ गम्भीर हुन जिम्मेवार पदाधिकारीहरूको ध्यानाकर्षण गराउनुभयो।

उक्त छलफल कार्यक्रममा आयोजनासँग सम्बन्धित मन्त्रालयका सचिवहरूले आ-आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रतिवेदनमा उठेका विषयहरू र सम्पन्न नभएका आयोजनाहरूको बारेमा यथार्थ स्थिति अवगत गराउनुभयो। वहाँहरूले ती आयोजना समयमै सम्पन्न गराउन तथा आगामी दिनमा ठेक्का व्यवस्थापनमा सुधार गर्न आयोगले दिएका सुझावहरू कार्यान्वयन गर्न तयार गरिएको कार्ययोजना समेत प्रस्तुत गर्दै कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा सार्वजनिक खरिद अनुगमन कार्यालय, वन तथा वातावरण मन्त्रालय, अर्थ मन्त्रालय र गृह मन्त्रालयका सचिवहरूले आयोजना कार्यान्वयनमा आ-आफ्नो निकायबाट गर्नुपर्ने समन्वय र सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उक्त अवसरमा सम्बन्धित सचिवहरूले प्रस्तुत गर्नुभएको कार्ययोजना उपर आयोगका माननीय आयुक्त तथा सचिवले टिप्पणी गर्नुभएको थियो। अन्त्यमा, आयोगका माननीय प्रमुख आयुक्तले सरकारी निकायद्वारा सञ्चालित आयोजनाहरूको कार्यान्वयन अवस्थाको अध्ययन गरी प्रतिवेदन दिनु र यसप्रकारको छलफल कार्यक्रम आयोजना गर्नुको मूल उद्देश्य आयोगलाई संविधान प्रदत्त दण्डात्मक अधिकारको कमभन्दा कम प्रयोग गरी मुलुकको सार्वजनिक निर्माण क्षेत्रमा सरकारी स्रोत साधनको अत्युत्तम उपयोग गर्नमा सहयोग पुऱ्याउनु रहेको बताउनुभयो। वहाँले सम्बन्धित निकायबाट प्रस्तुत भएको कार्ययोजनालाई वस्तुगत तथा आयोजनागत रूपमा विश्लेषण गरी यथार्थपरक बनाउन र कार्यान्वयनमा ल्याउन, मन्त्रालय र विभागको अनुगमन संयन्त्रलाई थप चुस्त, दुरुस्त बनाइ निर्माण व्यवसायीहरूबाट सम्पादित कार्यको प्रभावकारी अनुगमन गर्न, आयोजना प्रमुखहरूलाई आयोजना व्यवस्थापनको कार्यमा जिम्मेवार बनाउन र आयोजनाको कार्यहरू तोकिएकै लागतमा तोकिएकै समय र गुणस्तरमा सम्पन्न गर्ने

सुनिश्चितता प्रदान गर्न निर्देशन दिनुभयो। आयोगले आयोजनाका काम कारवाहीहरूलाई सुक्ष्मरूपमा अध्ययन गरिरहेको र कुनै प्रकारको अनियमितता वा लापरवाही देखिएमा जिम्मेवार पदाधिकारीहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउने र सो कार्य गर्नु आयोगको रहर् नभई बाध्यता रहेको समेत जानकारी गराउनुभयो।

(रामेश्वर दंगाल)  
सह-सचिव एवं प्रवक्ता